



# बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय (राजस्व प्रशासन शाखा)

## अनलाईन राजस्व भुक्तानी सम्बन्धी सूचना

करदाता कसरी अनलाईन भुक्तानी प्रणालीमा आवद्ध हुन सकिन्छ ?

१. सबैभन्दा पहिला सम्बन्धित वडा कार्यालय सम्पर्क राखी करदाताको विवरणमा **मोबाईल नम्बर** र **ईमेल** ठेगाना लगायत अन्य आवश्यक विवरणहरू सफ्टवेयरमा अद्यावधिक गराउनु पर्छ । यसबाट मोबाईलमा म्यासेज एवं ईमेलमा कर भुक्तानी गरेको विवरण आउने भएकोले अनलाईन भुक्तानी प्रणालीमा आवद्ध हुन यो व्यवस्था अनिवार्य छ।

वा

वडा कार्यालयमा नगई पनि आफ्नो विवरण अद्यावधिक गर्न सकिन्छ । तेसको लागि यस उपमहानगरपालिकाको website <https://butwalmun.gov.np/> मा गई निम्नानुसार को लिंक खोल्नु होला



२. सम्बन्धित वडा कार्यालयबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरिसकेपछी करदाता आफु स्वयंले [www.eservice.butwalmun.gov.np](http://www.eservice.butwalmun.gov.np) मा नयाँ प्रयोगकर्तामा यहाँ दर्ता गर्नुहोस् भन्नेमा क्लिक नगरी दर्ता प्रकृत्यामा सहभागी हुन सक्नुहुनेछ।



### ३. दिईएको फाराम भर्नुहोस्

- क. कार्यालय छान्नुहोस् । (बुटवल उपमहानगरपालिका)
- ख. करदाताको प्रकार छान्नुहोस् । (व्यक्तिले व्यक्तिगत, संस्थागतले संस्थागत)
- ग. करदाताको संकेत हाल्नुहोस् (यो करदातासंग भएको सम्पत्ति कर तिरेको रसिदमा हुन्छ ।)
- घ. आन्तरीक संकेत हाल्नुहोस् (यो करदातासंग भएको सम्पत्ति कर बुझाएको रसिदमा लेखिएको हुन्छ)

The image shows a registration form for the Butwal Municipality Taxpayer Portal. The form is titled "करदाता पोर्टलमा तपाईंलाई स्वागत छ" (Welcome to the Taxpayer Portal) and "फारम भर्नुहोस्। भर्खरका लागि दर्ता गर्नुहोस्।" (Fill the form. Register for new users). The form includes several input fields: "बुटवल उप-महानगरपालिका" (Butwal Sub-municipality), "करदाता प्रकार" (Taxpayer Type), "करदाता सङ्केत नं" (Taxpayer ID), "आन्तरिक सङ्केत नं" (Internal ID), "पासवर्ड" (Password), and "पासवर्ड पुनः लेख्नुहोस्" (Re-enter password). A blue button labeled "दर्ता गर्नुहोस्" (Register) is at the bottom. Below the button, there is a link "पहिले नै प्रयोगकर्ता ? लगइन गर्नुहोस्" (Already a user? Log in). At the bottom, there is a note: "पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ६ क्यारेक्टर लामो हुनुपर्दछ ।" (Password must be at least 6 characters long, including 1 capital letter, 1 number, and 1 special character).

- ४. पासवर्ड राख्नुहोस् । (यसमा कम्तिमा एउटा क्यापिटल, कम्तिमा एउटा स्मल र कम्तिमा एउटा नम्बर र कम्तिमा एउटा स्पेशल क्यारेक्टर अक्षर समावेश गरी राख्नु पर्छ । (जस्तै: Butwal@153)
- ५. यसपछि OTP Code तपाईंको मोबाइलमा र ईमेलमा प्राप्त हुनेछ । त्यो OTP Code राखेर अगाडी बढ्नुहोस् । यसपछि करदाता अब व्यक्तिगत रुपमा दर्ता हुनु हुनेछ ।
- ६. यस पछि लग इन मिनु मा पुगिनेछ ।
- ७. अब eservice सेवा लिन लग इन गर्नु होस् ।
  - क) User Name (आफु दर्ता गर्दा राखेको कोड हाल्नुहोस् ।)
  - ख) Password ( आफुले दर्ता गर्दा राखेको password हाल्नुहोस् ।)
- ८. अब लग इन हुनेछ । त्यसपछि करदाता मिनुमा जानुहोस् र दाँया तर्फ रहेको करदाताको विवरणहरूमा जानुहोस् र कुनै फरक परेको भए प्रमाण सहित कार्यालयमा सम्पर्क राख्नुहोस् ।

करदाता पोर्टल बुटवल उप-महानगरपालिका लुम्बिनी प्रदेश-रूपन्देही-नेपाल

Online

Navigation

- करदाता
- बारम्बार सोधिने प्रश्न
- सहायता कक्ष
- पासवर्ड परिवर्तन गर्नुहोस्

प्रयोगकर्ता ड्याशबोर्ड

जग्गा ३ घर १ भाडा ० सवारी-साधन ० व्यवसाय ०

कर भुक्तानी सारांश

Show 10 entries Search:

क्र.सं.	आर्थिक वर्ष	मूल्यांकन मिति	कर प्रकार	भुक्तानी सेवा प्रदायक	कर तिर्नुपर्ने	भुक्तानी प्रक्रिया	कार्य
No data available in table							

Showing 0 to 0 of 0 entries

Previous Next

- विवरण सहि भएमा भुक्तानीमा मिनुमा जानुहोस् । त्यहा माथिल्लो खण्डमा भुक्तानी गर्न बांकी विवरण र तल्लो खण्डमा भुक्तानी गरी सकेको विवरण देखिनेछ । भुक्तानी गर्न बांकीमा कुन कर बुझाउने हो छान्नु होस् र भुक्तानीका लागि तपाईंको अनुकुलको भुक्तानी सेवा प्रदायक छानी प्रकृत्यामा अगाडी बढ्नु होस्।
- यो कार्यको लागि उपमहानगरपालिका कार्यालयमा सम्पर्क गरेर पनि प्रयोगकर्ता दर्ता गराउन सकिनेछ । यसरी दर्ता प्रकृत्या गर्दा करदाताले उपलब्ध गराएको इमेल र मोबाईल नम्बरमा Username र Temporary Password प्राप्त हुनेछ ।
- पासवर्ड विर्सनु भयो भने रिसेट गरेर इमेल तथा मोवाइल मार्फत प्राप्त गर्नु होस् ।
- कुनै समस्या आएमा वा बुझ्नु पर्ने भएमा [epayment@butwalmun.gov.np](mailto:epayment@butwalmun.gov.np) मा वा यस उपमहानगरपालिकाको फेसबुक पेजमा जिज्ञाशा राख्न सक्नु हुनेछ ।
- अनलाईन कर भुक्तानी भए पछि रकम भुक्तानीको सुनिश्चितता हुने र विल मोवाईल र इमेलमा नै प्राप्त हुनेछ।